

67/2011/100
e-pass no. updated



सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम
२०८० साल कार्तिक १ देखि पुस मसान्तसम्म सम्पादित प्रमुख क्रियाकलापहरूको विवरण

(Proactive Disclosure)

दोस्रो त्रैमासिक प्रगति विवरण

आ.व.२०८०/०८१ कार्तिक-पुस



नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय मुस्ताङ

मिति २०८०/०९/२९


नेपाल सरकार
प्रमुख जिल्ला अधिकारीको भनाई
मुस्ताङ

लोकतन्त्र र सूचनाको हक आपसमा पर्यायवाची शब्द हुन। सार्वजनिक निकायमा रहेका सार्वजनिक महत्वका सूचनाहरूमाथि नागरिकको पहुँच र प्राप्ति पारदर्शी, जिम्मेवार र उत्तरदायी सरकारको अवधारणाको कार्यान्वयनमा सघाउ पुऱ्याउँछ। नागरिकको सार्वभौमिक अधिकारको सम्मान तथा राज्यका नागरिकप्रतिको जिम्मेवारी पालनाको लागि समेत खुला सरकारको अवधारणा, सार्वजनिक निकायका कामकारबाहीमा नागरिकको संलग्नता तथा सूचनामा सरल र सहज पहुँच हुनुपर्ने मान्यता रहेको छ। यसै अनुरूप नागरिकको अधिकार र राज्यको नागरिकप्रतिको कर्तव्यको सम्बोधनका लागि सार्वजनिक निकायले सम्पादन गरेका क्रियाकलापहरू तथा वित्तीय स्थितीको बारेमा आवधिक रूपमा नागरिकलाई सुसूचित गर्नुपर्ने हाम्रो दायित्व पर्छ हो।

नेपालको संविधान, २०४७ मा पहिलोपटक सूचनाको हक सम्बन्धी विषय समावेश भएता पनि सूचनाको हकको कार्यान्वयनको लागि आवश्यक कानूनी व्यवस्थाको निर्माण हुन सकेन। नेपालको अन्तरिम संविधान, २०६३ मा उल्लेख भएको सूचनाको हक सम्बन्धी मौलिक हकको कार्यान्वयनको लागि वि.सं. २०६४ सालमा मात्रै सूचनाको हक सम्बन्धी ऐन, २०६४ जारी भै कार्यान्वयनमा आएको हो। राज्यका कामकारबाही लोकतान्त्रिक पद्धतिअनुरूप खुला र पारदर्शी बनाई नागरिकप्रति जवाफदेही र जिम्मेवार बनाउन, सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्वको सूचनामा आ नागरिकको पहुँचलाई सरल र सहज बनाउन, राज्य र नागरिकको हितमा प्रतिकूल असर पार्ने संवेदनशील सूचनाको संरक्षण गर्न र नागरिकको सुसूचित हुने हकलाई संरक्षण र प्रचलन गराउनका लागि व्यवस्थापिका संसदले २०६४ सालको ऐन नं. ४ को रूपमा सूचनाको हक सम्बन्धी ऐन, २०६४ जारी गरेको हो। ऐनको कार्यान्वयनमा सरलता र सहजताका लागि सूचनाको हक सम्बन्धी नियमावली, २०६५ समेत जारी भै कार्यान्वयनमा रहेको छ।

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) तथा सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम प्रत्येक सार्वजनिक निकायले आफुले सम्पादन गरेको मुख्य मुख्य क्रियाकलापहरूको विवरण, कार्यक्रम तथा प्रगति विवरण हरेक ३/३ महिनामा स्वतःस्फूर्तरूपमा प्रकाशन गर्नुपर्ने व्यवस्था रहेको छ। सोही कानूनी व्यवस्था अनुरूप यस जिल्ला प्रशासन कार्यालय, मुस्ताङबाट आ.व. ०८०/८१ को कार्तिक १ देखि पुस मसान्त (दोस्रो त्रैमासिक) सम्म गरेका क्रियाकलापहरूको विवरण तथा अन्य सूचनाहरू समावेश गरी यो स्वतः प्रकाशन (Proactive Disclosure) गरिएको छ। यस स्वतः प्रकाशनबाट नागरिकहरू जिल्ला प्रशासन कार्यालयबाट भए गरेका कामकारबाहीका सम्बन्धमा सुसूचित हुनेछन् भन्ने विश्वास गरिएको छ। साथै, सार्वजनिक महत्वका सूचनाको सम्मान र संरक्षण गर्न, वर्गीकरण र अघावधिक गर्न तथा सूचनाउपर नागरिकको सरल र सहज पहुँच स्थापित गर्न यस कार्यालय प्रतिबद्ध रहेको व्यहोरा समेत अवगतार्थ अनुरोध छ।

अन्त्यमा, यस स्वतः प्रकाशन कार्यमा योगदान पुऱ्याउनुहुने सहायक प्रमुख जिल्ला अधिकारी श्री राम प्रसद सुवेदी, कम्प्यूटर अपरेटर श्री सचिन कुमार सिंह लगायत सम्पूर्ण जिल्ला प्रशासन कार्यालय परिवारप्रति हार्दिक आभार प्रकट गर्दछु।


जमकराज पन्त
प्रमुख जिल्ला अधिकारी
जनक राज पन्त
प्रमुख जिल्ला अधिकारी

जिल्लाको चिनारी

गण्डकी प्रदेश अन्तर्गत पर्ने यस हिमाली जिल्ला मुस्ताङ प्रकृति र संस्कृतिको अद्वितीय स्थल हो। अन्नपूर्ण र धौलागिरी हिमश्रृङ्खलाको बीचमा पर्ने हिमाल पारीको जिल्ला भनेर चिनारी पाएको यस जिल्लाको पूर्वमा मनाङ, पश्चिममा डोल्पा, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत तथा दक्षिणमा म्याग्दी जिल्ला पर्दछन्। विश्व मानचित्रमा २८ डिग्री ३३ मिनेट ५१ सेकेन्डदेखि २९ डिग्री १९ मिनेट ५२ सेकेन्ड उत्तरी अक्षांश र ८३ डिग्री १५ मिनेट ५४ सेकेन्ड देखि ८४ डिग्री १४ मिनेट ५८ सेकेन्ड पूर्वी देशान्तरको बिचमा अवस्थित यस जिल्लाको कूल जनसंख्या १४५९६ (राष्ट्रिय जनगणना, २०७८ अनुसार) रहेको छ। समुद्री सतहीदेखि १६४० मिटर (कोप्चेपानी, कुन्जो) देखि ८१ ६७ मिटर (धौलागिरी हिमाल) सम्म उचाइमा रहेको यस जिल्लामा चिसो मरुभूमि क्षेत्र तथा उच्च हिमाली भेगको हावापानी रहेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत पर्ने यस जिल्लाको कूल वन क्षेत्र १२३२४ हेक्टर (३.२४ प्रतिशत) रहेको छ भने करिब १२२६ प्रजातिका वनस्पती र ४७४ प्रजातिका चराचुरुङ्गी पाइने गरेको तथ्यांक रहेको छ। हिम चितुवा, कश्मिरी कस्तुरी तथा जंगली घोडा र चौराको लागि समेत यो जिल्ला प्रसिद्ध रहेको छ।

यस जिल्लाको ऐतिहासिकताको सम्बन्धमा ठोस लिखित प्रमाणहरूको अभाव रहेको भएता पनि जनश्रुति अनुसार प्राचिन समयमा यो स्थान तिब्बत डारी राज्यको एक भाग थियो भन्ने जानकारी रहेको छ। त्यसैले पनि यस जिल्लाको भाषिक तथा सांस्कृतिक रहनसहन र सामान्य जीवनयापनको शैली तिब्बती संस्कृतिसँग मिल्दोजुल्दो रहेको पाइन्छ। चौधौं शताब्दीमा तत्कालिन तिब्बती डारीको धेरै भाग नेपालको मल्ल राज्यबाट कब्जा भएपश्चात् यो स्थान तत्कालिन मल्ल राज्यको सिंजा शासन व्यवस्था अन्तर्गत समावेश भएको तथा सन १३८० मा आमे पालले यस स्थानलाई स्वतन्त्र राज्य रूपमा स्थापना गरी शासन व्यवस्था गरेको पाइन्छ। अन्तिम राजा जिग्मे दोर्जे परवल विष्ट (मृत्यु सन २०१६ डिसेम्बर १६) सम्म कूल २५ अमे राजाहरूले राज्य गरेको यस जिल्लामा गणतन्त्र स्थापनापूर्वसम्म मानार्थ राजाको प्रचलन रहिआएको थियो।

हिन्दू तथा बौद्धमार्गीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर (३७५० मिटरको उचाइमा) तथा दामोदरकुण्ड (५४०० मिटर उचाइमा) रहेको पवित्र स्थलमा हिन्दू, बौद्ध तथा बोन धर्मावलम्बीहरूको बसोबास रहेको छ। कलाकारले खुबै मेहनतले कोरेका कलाकृतिजस्ता डाँडाकाँडा आकृतिहरू, आकर्षक र ठूला गुफाहरू, आँखै अगाडी ठोक्किने नीलागिरी र धौलागिरी हिमाल, राताम्य स्याउ बारी र नीलो आकाश यस जिल्ला विशेष आकर्षक पक्षहरू हुन्। वर्ल्ड ट्राभल गाइड लगायतका प्रसिद्ध यात्रा कम्पनीहरूले घुम्नैपर्ने स्थानहरूको सूचीमा सधैं उल्लेख गर्ने यस जिल्ला अनुपम सौन्दर्य र संस्कृति जीवनमा एकपटक अनुभव गर्नेपर्ने विषय हो।



[Handwritten signature]

जनक राज पन्त
मुख्य जिल्ला अधिकारी

जिल्लाको राजनैतिक विभाजनसहितको नक्सा

नोट: दालोमे गाउँपालिकालाई हाल लो-घेकर दामोदरकुण्ड गाउँपालिका नामाकरण गरिएको छ।


Mustang District
Gaupalika Nagarpalika



[Handwritten Signature]

जनक राज पन्त
प्रमुख जिल्ला प्रशासक

Mustang District



[Signature]
जनक राज पन्त
मुख्य जिल्ला अधिकारी

१. निकायको स्वरूप र प्रकृति

नेपाल सरकार, गृह मन्त्रालयको मातहतमा रही जिल्ला प्रशासन कार्यालयहरूबाट प्रदान गरिने शान्ति सुरक्षा, अमनचयन, सुशासन, सेवा प्रदान, सामाजिक सुधार र रूपान्तरण, विपद व्यवस्थापन, समन्वय तथा सहजीकरण, सदाचार र आर्थिक अनुशासन कायम लगायतका उद्देश्यहरूलाई पूरा गर्न वि.सं. २०२१ सालमा जिल्ला प्रशासन कार्यालयको स्थापना भएको हो। यस कार्यालयले यस जिल्लालाई शान्त, सुरक्षित र समुन्नत बनाउने दूरदर्शी साथ विधीको शासन अवलम्बन गरी शान्ति सुरक्षाको अवस्थालाई सुदृढ बनाउँदै प्रभावकारी सेवा प्रवाहको माध्यमबाट सुशासनको प्रत्याभूति गर्ने आफ्ना कामकारबाही गर्दै आएको छ।

यस कार्यालयबाट जिल्लास्थित ५ वटै स्थानीय तहहरू (थासाङ गा.पा., घरपझोड गा.पा., बारागुड मुक्तिक्षेत्र गा.पा., लो घेकर दामोदरकुण्ड गा.पा., लोमन्थाङ गा.पा.) का सेवान्वाहीहरूलाई सेवा प्रदान गर्दै आएको छ भने प्रशासनिक विकेन्द्रीकरण बमोजिम लो घेकर दामोदरकुण्ड गा.पा. र लोमन्थाङ गा.पा. को सेवाप्रवाह इलाका प्रशासन कार्यालय, लोमन्थाङ बाट समेत हुने गर्दछ।

२. निकायको काम, कर्तव्य र अधिकार

जिल्लामा नेपाल सरकारको प्रतिनिधिको रूपमा रहने प्रमुख जिल्ला अधिकारी तथा निकाय जिल्ला प्रशासन कार्यालयलाई स्थानीय प्रशासन ऐन, २०७२ तथा अन्य सम्बद्ध कानूनले तोकेका काम, कर्तव्य तथा प्रदान गरेका अधिकारको अधिनमा रही जिल्लामा शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न जनताको जिउ धन र स्वतन्त्रताको संरक्षण तथा अन्य काम कारबाही हुँदै आएको छ। यस कार्यालयले सम्पादन गर्ने मुख्य मुख्य कामकारबाही देहाय बमोजिम रहेका छन्।


- जिल्लामा शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्ने।
- विपद व्यवस्थापन सम्बन्धी कार्य गर्ने।
- जिल्ला स्थित कार्यालयहरूसँग/कार्यालयहरूबीचमा समन्वय गर्ने/गराउने।
- जिल्लामा सञ्चालित विकास निर्माणसँग सम्बन्धित आयोजना/कार्यक्रमहरूको अनुगमन, समन्वय र सहयोग गर्ने तथा विकास निर्माण कार्यहरूको लागि उपयुक्त वातावरण निर्माण गर्न सहयोग र सहजीकरण गर्ने।
- जिल्लाभित्र रहेको नेपाल सरकारको सम्पत्तिको व्यवस्थापन, रेखदेख तथा संरक्षण गर्ने, गराउने।
- नाबालक परिचयपत्र वितरण तथा विवरण अभिलेखीकरण गर्ने।
- नागरिकता वितरण तथा विवरण अभिलेखीकरण र संरक्षण, प्रतिलिपी नागरिकता जारी गर्ने।
- राष्ट्रिय परिचयपत्र वितरण तथा विवरण अभिलेखीकरण गर्ने।
- बजार अनुगमन तथा कालोबजारी नियन्त्रण गर्ने।
- संघसंस्था दर्ता, नविकरण र खारेजी गर्ने।
- हातहतियारको इजाजत प्रदान, नविकरण र नामसारी गर्ने।
- अवैध मदिरा उत्पादन तथा विक्री वितरणमा नियन्त्रण गर्ने।
- नियमानुसार मुआब्जा निर्धारण र वितरण गर्ने।
- जिल्लास्तरमा सार्वजनिक उत्सव तथा राष्ट्रिय दिवस मनाउने।
- प्रचलित कानूनद्वारा निर्देशित विषयहरूमा न्याय निरूपण गर्ने।
- प्रचलित कानून र नेपाल सरकारद्वारा निर्देशन भए बमोजिमका अन्य कामकारबाही गर्ने।



जैनक राज पन्त
प्रमुख जिल्ला अधिकारी

३. निकायमा रहने कर्मचारी संख्या र कार्य विवरण

(क) जिल्ला प्रशासन कार्यालय मुस्ताङको संगठन संरचना



[Handwritten Signature]

जनक राज पन्त
प्रमुख जिल्ला अधिकारी

(ख) जिल्ला प्रशासन कार्यालय, मुस्ताङमा कार्यरत कर्मचारीको पद, शाखा, कोठा नं. र सम्पर्क सहितको विवरण

क्र.सं	कर्मचारीको नाम थर	पद	मोवाइल नं.	कोठा नं.	शाखा
१	जनकराज पन्त	प्रमुख जिल्ला अधिकारी	९८५७६३७७७७	२०१	
२	राम प्रसाद सुवेदी	सहायक प्रमुख जिल्ला अधिकारी	९८५७६५०१३३	२०२	
३	सचिन कुमार सिंह	कम्प्यूटर अपरेटर	९८६३१९१०६४	२०३	प्रशासन/जिन्सी
४	सुवास गिरी	कार्यालय सहयोगी	९८४८२५०५८७		
५	सचिन कुमार सिंह	कम्प्यूटर अपरेटर	९८६३१९१०६४	२०५	मुद्दा
६	अर्जुन नेपाली	लेखापाल	९८४१०३२१५८	२०४	लेखा
७	एकराज शर्मा	खरिदार	९८४७६२४९७६	१०१	नागरिकता, नाबालक तथा प्रतिलिपी
८	राज परियार	खरिदार	९८६६२०१३८३		
९	सुकमाया गुरुङ	कार्यालय सहयोगी	९८४४७३८३६१		
१०	बुद्धि रत्न थकाली	दर्ता अपरेटर	९८५६०१०६१९	१०३	राहदानी
११	बुद्धि रत्न थकाली	दर्ता अपरेटर	९८५६०१०६१९	१०३	राष्ट्रिय परिचय पत्र
११	अनिता थकाली	दर्ता सहयोगी	९८४७६७४७४६		
१२	निशा मल्ल गिरी	कार्यालय सहयोगी	९८६२८५२४७२		
१३	प्रकाश अधिकारी	हलुका सवारी चालक	९८४८५३८२३४		

४. जिल्ला प्रशासन कार्यालय मुस्ताङबाट प्रदान गरिने सेवाहरू

- स्थानीय प्रशासन तथा शान्ति सुरक्षा सम्बन्धी सेवा
- नागरिकता प्रमाणपत्र तथा प्रतिलिपि सम्बन्धी सेवा
- नाबालक परिचय पत्र सम्बन्धी सेवा
- मुद्दा तथा ठाढो उजुरी सम्बन्धी सेवा
- संघ संस्था दर्ता, नविकरण तथा संशोधन सम्बन्धी सेवा
- हातहतियार इजाजत तथा नविकरण सम्बन्धी सेवा
- राहदानी सम्बन्धी सेवा



(Signature)
जनक राज पन्त
प्रमुख जिल्ला अधिकारी

- छापाखाना तथा पत्रपत्रिका दर्ता सम्बन्धी सेवा
- राष्ट्रिय परिचय पत्र सम्बन्धि सेवा
- हवाई उडान तथा ड्रोन उडान सम्बन्धी सेवा
- विपद् व्यवस्थापन सम्बन्धी सेवा
- आपूर्ति व्यवस्था तथा अनुगमन सम्बन्धी सेवा
- अखितयार दुरुपयोग अनुसन्धान सम्बन्धी सेवा
- प्रचलित ऐन कानुनले जिल्ला प्रशासन कार्यालयले गर्ने भनी तोकेका सेवा

५. जिल्ला प्रशासन कार्यालय मुस्ताङमा रहेका शाखा र जिम्मेवार अधिकारी

क्र.सं.	शाखाको नाम	जिम्मेवार अधिकारी	सम्पर्क नम्बर
१	जिन्सी शाखा	सचिन कुमार सिंह	९८६३१९१०६४
२	मुद्दा शाखा	सचिन कुमार सिंह	९८६३१९१०६४
३	प्रशासन शाखा	सचिन कुमार सिंह	९८६३१९१०६४
४	लेखा शाखा	अर्जुन नेपाली	९८४१०३२१५८
४	नागरिकता तथा नाबालक परिचयपत्र शाखा	राज परियार	९८६६२०१३८३
५	नागरिकता प्रतिलिपि शाखा	राज परियार	९८६६२०१३८३
६	राहदानी शाखा	बुद्धि रत्न थकाली	९८५६०१०६१९
७	दर्ता चलानी तथा नागरिक सहायता कक्ष	एकराज शर्मा	९८४७६२४९७६
८	राष्ट्रिय परिचय पत्र शाखा	बुद्धि रत्न थकाली	९८५६०१०६१९



(Signature)
जनक राज पन्त
प्रमुख जिल्ला अधिकारी

६. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि

क्र.सं.	सेवा सुविधाका प्रकार	सेवाप्राही वर्गले पुर्याउनु पर्ने प्रकृया कागजात/प्रमाणहरु	सेवा प्राप्त गर्न लाग्ने समय		जिम्मेवार कर्मचारी, शाखा/इकाई	गुनासो सुन्ने अधिकारी
			समय	शुल्क		
१.	नागरिकता					
१.१	वंशजको नाताले नेपाली नागरिकताको प्रमाण पत्र	<p>-स्थानीय तहबाट भएको अनुसूचि,सिफारिस,बाबु/आमा/दाजु वा वंशज खुल्ने नजिकको नातेदारको ना.प्र.प प्रतिलिपी र नाता प्रमाणित कागज</p> <p>-विवाहित महिलाको हकमा पतिको ना.प्र.प, साइतीतर्फको वंशज खुल्ने ना.प्र.प.विवाह दर्ताको प्रमाणपत्र।</p> <p>-आमा बाबु बीच नाता नखुलेमा सो खुल्ने प्रमाण</p> <p>-बसाईसराई गरी आउनेहरुको हकमात बसाईसराई प्रमाण पत्र र जग्गाधनी दर्ता प्रमाण पत्र वा विद्युत,खानेपानी महसुल रसीद।</p> <p>-फोटो २ प्रती(प्रष्ट दुवै कान देखिएको निधार नढाकेको)</p> <p>-सनाखत गर्ने एकाघरको वा ३ पुस्ता भित्रको मानिस</p>	कागजात दुरुस्त भएको खण्डमा सोही दिन	रु १० को टिकट	नागरिकता फाँट/फाँट प्रमुख,(कोठा नं १०१)	प्र.जि.अ./स.प्र.जि.अ



जंगल राज-मन्त्र
प्रमुख जिल्ला अधिकारी

<p>१.२</p> <p>बैवाहिक अंगिकृत नागरिकता</p>	<p>-अनुसूची ७ फारममा स्थानीय तहको सिफारिस पतिको ना.प्र.प./विवाहदर्ता प्रमाण पत्र -विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण । -बाबु/आमाको ना.प्र.प./आधार पत्र/रासन कार्ड/निर्वाचन कार्ड वा यस्तै निस्सा -पति/सासु/ससुरा/जेठाजु/देवरवाट सनाखत -फोटो ३ प्रति -आवश्यकता अनुसार प्रहरी सर्जिमिन मुचुल्का -स्थानीय तहको अनुसूची-७ बमोजिमको सिफारिस सहित निवेदन -बाबु/आमाको ने.ना.प्र.प.सहित सनाखत । -बाबु वा आमासँग निवेदकको नाता प्रमाणित -नेपालमा बसोबास गरिरहेको व्यहोरा खुल्ने स्थानिय तहको किटानी सिफारिस -जन्मदर्ता प्रमाण पत्र -शैक्षिक योग्यताको प्रमाणपत्र -नेपालमा स्थायी बसोबास गरी काम गरेको भए सोको प्रमाण</p>	<p>रु. १० को टिकट</p>	<p>नागरिकता फाँट प्रमुख (कोठा नं.१०१)</p>	
<p>१.३</p> <p>अंगिकृत नागरिकता सन्तानलाई अंगिकृत नागरिकता</p>	<p>-अनुसूची ७ फारममा स्थानीय तहको सिफारिस पतिको ना.प्र.प./विवाहदर्ता प्रमाण पत्र -विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण । -बाबु/आमाको ना.प्र.प./आधार पत्र/रासन कार्ड/निर्वाचन कार्ड वा यस्तै निस्सा -पति/सासु/ससुरा/जेठाजु/देवरवाट सनाखत -फोटो ३ प्रति -आवश्यकता अनुसार प्रहरी सर्जिमिन मुचुल्का -स्थानीय तहको अनुसूची-७ बमोजिमको सिफारिस सहित निवेदन -बाबु/आमाको ने.ना.प्र.प.सहित सनाखत । -बाबु वा आमासँग निवेदकको नाता प्रमाणित -नेपालमा बसोबास गरिरहेको व्यहोरा खुल्ने स्थानिय तहको किटानी सिफारिस -जन्मदर्ता प्रमाण पत्र -शैक्षिक योग्यताको प्रमाणपत्र -नेपालमा स्थायी बसोबास गरी काम गरेको भए सोको प्रमाण</p>	<p>रु. १० को टिकट</p>	<p>नागरिकता फाँट प्रमुख (कोठा नं.१०१)</p>	



१.४	कर्मचारी परिवारको नाताले ना.प्र.प.	<ul style="list-style-type: none"> -मतदाता नामावलीमा नाम भएको वा मतदाता परिचयपत्र प्राप्त गरेको भए सोको प्रमाण, प्रहरी प्रतिवेदन,सर्वजनिक सूचना । -स्थानीय तहको सिफारिस सहितको अनुसूची फारम २ प्रति -सम्बन्धित कार्यालयको किटानी सिफारिस पत्र -कर्मचारी परिचयपत्र -फोटो २ प्रति -पिता वा पतिको ना.प्र.प.सहित सनाखत -जन्मदर्ता प्रमाणपत्र -आमाको नेपाली नागरिकताको प्रमाणपत्र -जन्मस्थान र नाता खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस -निजको जन्म नेपालमा भई नेपालमा नै बसोबास गर्दै आएको र निजको बाबुको पहिचान हुन नसकेको व्यहोरा खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस -निवेदन दिँदाका बखत त्यस्तो व्यक्तिको आमाको मृत्यु भईसकेकोमा मृत्यु दर्ताको प्रमाणपत्र र होस ठेगानमा नरहेकोमा स्वीकृत चिकित्सकले गरेको सिफारिस । 	सोही दिन	”	नागरिकता फाँट प्रमुख (कोठा नं.१०१)	”	
१.५	आमाको नामबाट ना.प्र.प.						



जन्म रजिष्ट्र पन्त
प्रमुख जिल्ला अधिकारी

१.५	नेपाली नागरिकताको प्रतिलिपि	<ul style="list-style-type: none"> -स्थानीय तहबाट भएको अनुसूची सिफारिस -ना.प्र.प. प्रतिलिपि वा सो पुष्टि हुने प्रमाण -बसाईसरी आएको बसाई सराई/जग्गा धनी प्रमाणपत्र वा -बिजुली,पानीको बिल -प्रहरी सर्जिमिन 	”	रु १३ को टिकट	नागरिकता फँट प्रमुख (कोठा नं.१०१)	”
२. राहदानी						
२.१	राहदानी	<ul style="list-style-type: none"> -अनलाईन फाराम भरेको प्रिन्ट काराज(https://emrtds.nepalpassport.gov.np) -राष्ट्रिय परिचय पत्र भरेको प्रमाण/निस्सा -नेपाली नागरिकताको प्र.प. सक्कल -नावालकको हकमा: ना.बा.परिचयपत्र -अभिभावकको ने.ना.प्र.प. -नविकरण गर्नुपर्दाको अवस्थामा: पुरानो राहदानी सक्कल र नक्कल प्रति 	(३४ पृष्ठ) रु. ५०००/-	(६६ पृष्ठ) रु. १०,०००/-	नागरिकता फाँट प्रमुख (कोठा नं.१०३)	” हराएको नासिएको हकमा थप दस्तुर रु ५,०००/-
३.	नावालक परिचय पत्र	<ul style="list-style-type: none"> -अभिभावकको निवेदन -स्थानीय तहको फोटो प्रमाणित सहितको किटानी सिफारिश -बाबु/आमाको ना.प्र.प. र नाता प्रमाणित -जन्मदर्ता प्रमाणपत्र(विदेशमा जन्म भएको भए सो पुष्टी हुने सक्कलै प्रमाण र बाबु/आमाको 	”	रु १०/-को टिकट	नागरिकता फाँट प्रमुख (कोठा नं.१०१)	”



नेपाल सरकार
गृह मन्त्रालय
किल्या प्रशासक
मुस्ताङ

	राहदानी, ट्राभलडकुमेन्ट, शैक्षिक योग्यताको प्रमाणपत्र) -विवाहदर्ता (बाबु+आमा) -फोटो ३ प्रति -शैक्षिक योग्यताको प्रमाणपत्र पाएको ६ महिना भित्रैको निवेदन -शैक्षिक संस्था र स्थानीय तहको फोटो प्रमाणित सहितको किटानी सिफारिस -शैक्षिक योग्यता प्रमाणपत्र र ना.प्र.प. -फोटो २ प्रति -तोकिएको ढाँचामा निवेदन-१ -४ प्रति विधान(शुद्धसंग टाइप र कार्यसमितिको सहिष्णुप हुनुपर्ने) -संस्था दर्ता गर्ने सम्बन्धमा भेलाबाट भएको निर्णयको फोटोकपी -स्थानीय तहबाट भएको सिफारिस -शाखा दर्ता/विस्तारको हकमा शुरु दर्ता हुने जिल्लाको स्थानीय अधिकारीबाट भएको सहमति/स्वीकृती -तदर्थ समिति रहने सबै सदस्यहरूको हाजिरी सनाखत -तदर्थ समितिका पदाधिकारीहरूको प्रमाणित ना.प्र.प. प्रतिलिपी सहितको व्यक्तिगत विवरण फाराम फोटो						
४.	शैक्षिक योग्यताको प्रमाणपत्रमा नाम, थर, उमेर आदि सच्याउन	मुद्धा शाखा प्रमुख (कोठा नं. २०३)	”	”	”	”	”
५	संस्था दर्ता सम्बन्धी	प्रशासन फाँट प्रमुख (कोठा नं. २०३)	”	”	”	”	”



जानक राज पौडेल

	सहित -प्रहरी प्रतिवेदन -निवेदन -कर चुक्ता प्रमाण -स्थानीय तहको सिफारिस -लेखापरीक्षणको प्र.प. प्रतिलिपी -लेखा परिक्षण र वार्षिक प्रगति प्रतिवेदन -संस्था दर्ता सकल प्रमाणपत्र -कार्य समितिद्वारा लेखापरीक्षण प्रतिवेदन अनुमोदन भएको निर्णय	प्रक्रिया पुगेपछि	नियमावलीमा तोकिए बमोजिम	प्रशासन फाँट प्रमुख (कोठा नं. २०३)	”
६	संस्था नविकरण -तोकिएको ढाँचामा निवेदन र ३ प्रति फोटो -प्रकाशक कुनै संस्था भए सो सम्बन्धि सम्पूर्ण प्रमाण, निर्णय फोटोकपिहरु संचालकहरुको ना.प्र.प.को फोटोकपी -सम्पादकको शैक्षिक योग्यताको प्र.प. मार्कसिटका फोटोकपिहरु वा एस.एल.सी गरि पत्रकारितामा १० वर्षे अनुभव कागज, सूचना विभागको प्रमाणपत्र समेतका प्रमाणपत्रको फोटोकपी -सम्पादकलाई प्रकाशकले नियुक्त गरेको कागज तथा पत्रिकामा सम्पादक रही काम गर्ने बारेको सम्पादकको	प्रमाण पुगे पछि सोही दिन	दैनिक पत्रिका रु १०००/- अर्धवार्षिक पत्रिका रु ७००/- साप्ताहिक पत्रिका रु ५००/- पाक्षिक पत्रिका रु ३००/- तथा मासिक रु	प्रशासन फाँट प्रमुख (कोठा नं. २०३)	”
७.	पत्रपत्रिका दर्ता सम्बन्धि				



संजुर्नीमा कागज

	<p>-स्वीकृत छापाखानाबाट पत्रिका छापन दिएको सिफारिस</p> <p>-छापाखानालाई जिल्ला प्रशासन कार्यालयबाट दिएको स्वीकृति</p> <p>-छापाखानाको मुचुल्का प्रमाण</p> <p>-प्रहरी प्रतिवेदन</p> <p>-निवेदक संस्था भए संस्था सम्बन्धी प्रमाण,निर्णय र संचालकको ना.प्र.प. प्रतिलिपी</p> <p>-छापाखाना दर्ता प्रमाणपत्र</p> <p>-कर सम्बन्धि प्रमाण</p>		<p>अन्य पत्रिका रु २००/-</p>	
<p>८. छापाखाना संचालन सम्बन्धी</p>	<p>व्यक्तिको घर भएमा मञ्जुरीनामा</p> <p>-छापाखाना संचालन गर्ने घरजग्गाको प्रमाण, अन्य व्यक्तिको घर भएमा मञ्जुरीनामा</p> <p>-छापाखाना उपकरणहरु खरिद गरेको वा नामसारी भई आएको भए सो समेतको सम्पूर्ण प्रमाणहरु</p> <p>-३ प्रति फोटोहरु</p> <p>-निवेदन, ना.प्र.प</p> <p>-विवरण फरक पर्न गएको प्रमाण कागज</p> <p>-स्थाननीय तहको किटानी सिफारिस(फोटो टाँस)</p> <p>-फोटो २ प्रति</p>	<p>प्रमाण पुगेको भोली पल्ट</p>	<p>रु. १०००/-</p> <p>प्रशासन शाखा प्रमुख कोठा नं. (२०३)</p>	<p>”</p>
<p>९. व्यहोरा प्रमाणित</p>		<p>रु १०/-को टिकट</p> <p>सोही दिन</p>	<p>प्रशासन शाखा प्रमुख कोठा नं. (२०३)</p>	<p>”</p>

१९/०५/२०७३

सहायक प्रमुख

प्रशासन शाखा

जिल्ला प्रशासन कार्यालय

काठमाडौं

आवश्यकता अनुसार प्रहरी प्रतिवेदन

<p>१०</p> <p>पारिवारिक पेन्शन केश प्रमाणित</p>	<p>-निवेदन</p> <p>-पेन्सनर र पति/पत्नी वा निकटतम नातेदार बीच नाता प्रमाणित</p> <p>-पारिवारिक विवरण सहित फोटो प्रमाणित गरिएको स्थानीय तहको सिफारिश पत्र</p> <p>-पति मृत्यु भैसकेकोमा मृत्युदत्ता प्रमाण पत्र</p> <p>-पेन्शनपट्टा, डिस्चार्ज सर्टिफिकेट, अन्य प्रमाण</p> <p>-फोटो २/२ प्रति</p> <p>-आवश्यकता अनुसार प्रहरी प्रतिवेदन</p>	<p>”</p>	<p>रु १०/-को टिकट</p>	<p>प्रशासन शाखा प्रमुख कोठा नं. (२०३)</p> <p>”</p>
<p>११</p> <p>रहल पहल पाउने सिफारिश</p>	<p>-निवेदन</p> <p>-शेषपछिको निकटतम हकदार प्रमाणित भएको स्थानीय तहको किटानी सिफारिश</p> <p>-धेरै जना हकदार भई सबै उपस्थित हुन नसकेकोमा मञ्जुरीनामा</p> <p>-मृतक/पेन्शनर र निवेदक विच नाता प्रमाणित</p> <p>-मृत्यु दत्ता प्रमाण पत्रको फोटोकपी</p> <p>-निवेदकको ना.प्र. प.को फोटोकपी र पेन्शन पट्टाको फोटोकपी</p>	<p>”</p>	<p>रु १०/-को टिकट</p>	<p>प्रशासन शाखा प्रमुख कोठा नं. (२०३)</p> <p>”</p>



श्रीलक्ष्मी ज्ञानपीठ
 १०१२३४५६७८९०

१२	हातहतियार इजाजत	-ना.प्र.प. फोटोकपी र निवेदन -स्थानीय तहको सिफासिशा -प्रहरी प्रतिवेदन -चिकित्सकबाट निरोगिताको प्रमाणपत्र -तोकिएको अनुसूचि १३ र १४ को फाराम -निवेदन, ना.:प्र.प.फोटोकपी, इजाजतपत्र र दुईबीको कागज, प्रहरी प्रतिवेदन	प्रमाण पुगेको भोली पल्ट	नियमावलीमा व्यवस्था भए अनुसार	प्रशासन शाखा प्रमुख कोठा नं. (२०३)	"
१२.१	हातहतियार नामसारी	-तोकिएको अनुसूचि १३ र १४ को फाराम -निवेदन, ना.:प्र.प.फोटोकपी, इजाजतपत्र र दुईबीको कागज, प्रहरी प्रतिवेदन	प्रमाण पुगेको भोली पल्ट	रु १०/-को टिकट	प्रशासन शाखा प्रमुख कोठा नं. (२०३)	"
१२.२	हातहतियार नविकरण	-सम्बन्धित व्यक्तिको, निवेदन सक्कल इजाजत पत्र	निवेदन परेकै दिन	नियमावलीमा व्यवस्था भए अनुसार	प्रशासन शाखा प्रमुख कोठा नं. (२०३)	"
१३	शान्ति सुरक्षाको निवेदन	-व्यहोरा खुलेको निवेदन -परिचय खुल्ने प्रमाण -व्यहोरा पुष्टि गर्ने कागज -व्यहोरा खुलेको निवेदन -परिचय खुल्ने प्रमाण -व्यहोरा पुष्टि गर्ने कागज	सोही दिनबाट प्रकृया आरम्भ	रु १० को टिकट	"	"
१४	जनसरोकारका गुनासो वा ठाडो उजुरी	-परिचय खुल्ने प्रमाण -व्यहोरा पुष्टि गर्ने कागज	सोही दिन	"	प्रशासन तथा मुद्दा शाखा प्रमुख (कोठा नं.२०३)	"
१५	भ्रष्टाचार/अख्तियार दुरुपयोग सम्बन्धी निवेदन	-व्यहोरा खुलेको निवेदन, परिचय खुल्ने प्रमाण, व्यहोरा पुष्टि गर्ने कागज -निवेदन	"	"	"	"
१६	विपद् राहत सम्बन्धी निवेदन	-स्थानीय तहको सिफारिश	"	"	आर्थिक प्रशासन शाखा (कोठा नं.२०४)	"

नेपाल सरकार
 आन्तरिक मामिला तथा कानून विभाग
 काठमाडौं

७. निर्णय गर्ने प्रकृया र अधिकारी

- सरकारी निर्णय प्रकृया सरलिकरण निर्देशिका, २०६५, सुशासन (व्यवस्थापन सञ्चालन) ऐन, २०६४, सूचनाको हक सम्बन्धी ऐन, २०६४ लगाएत अन्य प्रचलित कानून बमोजिम
- सम्बन्धित शाखाबाट निर्णयका लागि पेश भएकोमा सहायक प्रमुख जिल्ला अधिकारीबाट र सहायक प्रमुख जिल्ला अधिकारीबाट पेश भएकोमा प्रमुख जिल्ला अधिकारीबाट निर्णय हुने।
- निर्णयका लागि तोक आदेश, टिप्पणी तथा फैसला/आदेश पर्चाको प्रयोग हुने।

८. निर्णयउपर उजुरी सुन्ने अधिकारी

- स.प्र.जि.अ. बाट भएको निर्णयउपर प्रमुख जिल्ला अधिकारी
- प्र.जि.अ.बाट भएको निर्णयउपर गृह सचिव/अ.दु.अ.आ./अदालत।

९. यस अवधिमा सम्पादन गरेको कामको विवरण र आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण (कार्तिक १ देखि पौष मसान्त सम्म)

क्र.सं	मुख्य क्रियाकलाप	क्रियाकलाप	कार्तिक महिनाको	मंसिर महिनाको	पौष महिनाको	कैफियत
१	पत्र	चलानी	२५	९	३६	थान
		दर्ता	१६	२६	१५	थान
२	नागरिकता	नयाँ नागरिकता	२५	९		थान
		प्रतिलिपी	१६	२६		थान
३	राष्ट्रिय परिचयपत्र	विवरण दर्ता	५७	६८	३५	थान
४	राहदानी	साधारण सिफारिस	५०	३५	३५	थान
		नावालक सिफारिस	२	३	०	थान
		वितरण	३७	६६	४५	थान
५	मुद्दा	अघिल्लो आ.व बाट जिम्मेवारी सरेका	०	०	०	वटा
		अघिल्लो आ.वमा फछ्यौट भएका मुद्दा	०	०	०	वटा
		चालु आ.वमा दर्ता भएका मुद्दा	०	०	०	वटा
		चालु आ.वमा फछ्यौट भएका	०	०	०	वटा



जनक राज पन्त
प्रमुख जिल्ला अधिकारी

		मुद्दा				
		कुल फछ्यौट हुन बाकी मुद्दा	१	१	१	वाटा
५	संस्था दर्ता	नयाँ दर्ता	०	१	०	वाटा
		नविकरण	३	४	३	वाटा
६	नाबालक परिचयपत्र	नयाँ	२	३	३	वाटा
		प्रतिलिपी	०	०	०	वाटा
७	अनुगमन/निरीक्षण	सरकारी कार्यालय	०	१	०	पटक
		बजार	१	१	१	पटक
		संघ संस्था	२	२	२	पटक
		विकास आयोजना	०	१	०	पटक
८	बैठक	जिल्ला सुरक्षा समिति	४	३	३	पटक
		जिल्ला विपद व्यवस्थापन	०	०	१	पटक
		कार्यालय प्रमुख बैठक	१	१	१	पटक
		कार्यालय कर्मचारीको बैठक	१	१	१	पटक
		अन्य बैठक	३	२	३	पटक
९	राहत तथा उद्धार	उद्धार संख्या	०	०	०	
		राहत वितरण	०	०	०	
१०	कार्यालयको राजस्व आम्दानी	संघ संस्था दर्ता नविकरण दस्तुर	१,८००/-	४,०००/-	२,१००/-	रकम रु.
		हातहतियार निवकरण दस्तुर	१२,०००/-	०	०	रकम रु.
		राहदानी दस्तुर	२,७२,५००/-	२,९२,५००/-	१,६०,०००/-	रकम रु.



जनक राज पन्त
मुख्य जिल्ला अधिकारी

		पद यात्रा रोयल्टी	०	०	०	रकम रु.
		प्रशासनिक दण्ड जरिमाना जफत	०	०	०	रकम रु.
		परिक्षा शुल्क	०	०	०	रकम रु.
		अन्य	०	०	०	रकम रु.
		जम्मा	२,८६,३००/-	२,९६,५००/-	१,६२,१००/-	रकम रु.
११	कार्यालयको व्यय विवरण	चालु खर्च	७५१८६५/-	७४५११९/-	५८८२६०/-	रकम रु.
		पुंजिगत खर्च	०	०	५०००००/-	रकम रु.
		विविध खर्च (ख ६ खाता) को खर्च विवरण	-	-	-	रकम रु.
		कुल जम्मा	७५१८६५/-	७४५११९/-	१०,८८,२६०/-	रकम रु.
१२	कार्यालयको धरौटी विवरण	आम्दानी	०	०	०	रकम रु.
		खर्च	०	०	०	रकम रु.
		अघिल्लो वर्षको अ.ल्या आम्दानी	०	०	०	रकम रु.
१३	प्रशासन बुलेटिन प्रकाशन	अर्धवार्षिक	-	-	१	
१४	ठाडो उजुरी	उजुरी संख्या	३	४	२	वटा
		कारवाही भई फछ्यौट	३	४	२	वटा
१५	भ्रष्टाचार/अख्तियार सम्बन्धी उजुरी कारवाही		०	०	०	वटा
१६	सिफारिस तथा प्रमाणित		३	७	४	वटा



जनक राज पन्त
प्रमुख जिल्ला अधिकारी

१०. सूचना अधिकारी र प्रमुखको नाम र पद

- प्रमुखको नाम पद:- जनकराज पन्त, प्रमुख जिल्ला अधिकारी
- सूचना अधिकारी:- राम प्रसाद सुवेदी, सहायक प्रमुख जिल्ला अधिकारी

११. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची

- स्थानीय प्रशासन ऐन, २०२८
- नेपाल नागरिकता ऐन, २०६३
- दैवी प्रकोप उद्धार ऐन, २०३९
- लागु औषद (नियन्त्रण) ऐन, २०३३
- हातहतियार तथा खरखजाना ऐन, २०१९
- भ्रष्टाचार नयन्त्रण ऐन, २०५९
- अख्तियार दुरुपयोग आयोग ऐन, २०४८
- राहदानी ऐन, २०२४
- सुशासन (व्यवस्थापन तथा सञ्चालन), ऐन २०६४
- सूचनाको हक सम्बन्धी ऐन, २०६४
- सूचनाको हक सम्बन्धी नियमावली, २०६५
- नेपाल नागरिकता नियमावली, २०६३
- संस्था दर्ता ऐन, २०३४
- संस्था दर्ता नियमावली, २०३४
- हातहतियार तथा खरखजाना नियमावली, २०२८
- सुशासन (व्यवस्थापन तथा संचालन) नियमावली, २०६५
- विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४
- गृह प्रशासन सुधार कार्ययोजना, २०७८



(Signature)
जनकराज पन्त
जिल्ला अधिकारी

- नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका, २०६३
- विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा मार्गदर्शन, २०६८
- प्रकोप पीडित उद्धार र रहात सम्बन्धी मापिदण्ड, २०६४
- गृह मन्त्रालय र अन्तर्गत कार्यरत कर्मचारीहरूको आचारसंहिता, २०६९
- सूचनाको हक सम्बन्धी नियमावली, २०६५
- सरकारी निर्णय प्रकृया सरलिकरण निर्देशिका, २०६५
- अन्य प्रचलित ऐन कानून तथा निर्देशिकाहरू

१२. तोकिए बमोजिमका अन्य विवरण

१३. जिल्ला प्रशासन कार्यालय मुस्ताङको वेबसाइट, ई-मेल, फेसबुक

Website: daomustang.moha.gov.np

Email: daomustang@moha.gov.np, daomustang@gmail.com

Facebook: <https://www.facebook.com/profile.php?id=100089517667969&mibextid=ZbWKwL>

१४. प्राप्त वैदेशिक सहायता, अनुदान, ऋण एवं प्राविधिक सहयोग

- प्राप्त नभएको

१५. सूचनाको हक अन्तर्गत सूचनाको हक माग्ने र पाउनेको विवरण

- कार्तिक १ गते देखि पुस मसान्त सम्म सूचनाको हक अन्तर्गत माग भएको सूचना उपलब्ध गराइएको ।

अन्त्यमा

सार्वजनिक सरोकार र महत्वका कुनैपनि सूचना माग्न सक्ने र पाउन सक्ने गरी स्थापित अधिकार सूचनाको हक हो । नागरिकको सूचित हुने हकलाई संरक्षण र प्रचलन गराउनु यसको ध्येय हो । लोकतन्त्रको आधारस्तम्भको रूपमा रहेको सूचनाको हकले खुला सरकार र पारदर्शी शासन प्रणालीको अवधारणालाई सफलभूत पार्दछ । सार्वजनिक निकायद्वारा सम्पादन भए गरेका कारबाहीहरूको कानूनबमोजिम एवं औचित्यका आधारमा सवै नागरिकलाई जानकारी हुनुपर्दछ भन्ने मान्यता अनुरूपनै यस कार्यालयबाट सूचनाको हक सम्बन्धि ऐन तथा नियमावलीले गरेको व्यवस्था अनुरूप सूचना प्रकाशन गरिदै आएको छ । सुशासनको प्रमुख खम्बाको रूपमा रहेको सूचनाको हकलाई थप प्रभावकारी बनाउन आम नागरिकमाझ सूचनाको पहुँच र प्राप्तिलाई सुनिश्चित गरिनु पर्दछ ।



(Signature)
जनक राज पन्त